

अपिल

बिषय: सहजीकरण र संस्थागत सहकार्यको लागि अनुरोध सम्बन्धमा ।

वर्तमान अवस्थामा नेपाल लगायत सारा विश्व अकल्पनिय नोवेल कोरोना भाइरस (कोभिड १९)को महामारीबाट उत्पन्न असामान्य विषम परिस्थितिबाट गुज्रिरहेको छ । कोरोना भाइरसबाट हुन सक्ने संक्रमण र क्षतिलाई न्युनिकरण वा अन्त्यको लागि राज्यले सकारात्मक कदम चाल्दै २०७६ चैत्र ११ गते देखि देशव्यापी बन्दाबन्दी (लकडाउन) गरेको अवस्था छ । कोरोना भाइरसको महामारीका कारण उत्पन्न प्रतिकूल अवस्थाले नेपाली उपभोक्ताहरू स्वस्थ र स्वच्छ खानाको चपेटामा परिरहेको र पर्न सक्ने खतरा आँल्याएका छन् । संविधानको धारा ३६ र खाद्य सम्प्रभुता ऐन २०७५ ले हरेक नागरिकलाई 'पर्याप्त, पोषणयुक्त तथा गुणस्तरीय खाद्यमा नियमित पहुँचको अधिकार प्रत्याभूत गरेता पनि वर्तमान परिस्थितिमा स्वस्थ र स्वच्छ खाद्य पदार्थ उपलब्धता र बजार आपूर्ती टडकारो चुनौतीको रूपमा खडा भएको छ ।

कोरोनाको संकटकालिन समय व्यवस्थापनको लागि कृषि क्षेत्रका विज्ञ, पत्रकार, मानवअधिकारकर्मी तथा उपभोक्ताहरूको समुहले तत्काल स्वस्थ, स्वच्छ र कोरोना भाइरस रहित खाद्य पदार्थ बजार आपूर्तीको लागि यथासिद्ध पहल थाल्न सरोकारवालाहरूलाई आग्रह गरिरहेको विदितै छ । हालको असहज अवस्थामा एकातर्फ उत्पादकहरूले उत्पादित बस्तुहरूको बजार उपलब्धताको अभाव र उचित मूल्य नपाएको अवस्थामा कुहिएर, विग्रिएर नास भएको छ भने अर्कोतर्फ उपभोक्ताहरूलाई दैनिक अत्यावश्यक स्वस्थ र स्वच्छ कृषि उपजहरू पर्याप्त र निर्धक्क रूपमा बजार आपूर्ती नभइरहेको अवस्था छ । अहिलेको समयमा बन्दाबन्दीले गर्दा पसलमा जाने अनुकूलता नमिल्नु, समयमा चाहेको बस्तु किन्न नपाउनु र खाद्य पदार्थ पनि भाइरस संक्रमित होला भन्ने मनोवैज्ञानिक त्रास र संक्रमण सम्भावना व्याप्त रहेको छ । यस असहज परिस्थितिमा नेपाल सरकारले चालेको कदममा सहयोग र सहकार्यको लागि मुना कृषि लिमिटेडले 'हाम्रो कोशिस' परियोजना शुरु गरेको छ । जसले बजारमा उपलब्ध कृषि उपज मध्ये भान्छामा चाहिने अत्यावश्यक तरकारी तथा फलफुललाई सडकलन, सरसफाइ तथा Sanitized पानीले धोएर पानी सुकाइ सिल प्याक गररी काठमाण्डौं उपत्यका भित्रका टोलबस्तीमा नाफा भन्दा पनि सेवामुलक ढंगले परल मुल्यमा विक्री केन्द्र र मोवाइल भ्यान मार्फत बजार आपूर्ती गर्ने कोशिस गरिरहेको छ ।

मानव स्वास्थ्य अहिलेको अपरिहार्य र अनिवार्य आवश्यकता हो र यसको सुनिश्चततामा राज्य र यस संग सम्बन्धित सरोकारवालाहरूको सदैव कोशिस रहनुपर्दछ । यसलाई आत्मसाथ गर्दै मुना कृषि लिमिटेडले यस विपद् घडिमा नेपालीको अत्यावश्यक खानपानमा सुदृढिकरण सहित बजार आपूर्तीको लागि संचालन गर्न लागेको 'हाम्रो कोशिस' परियोजनालाई राम्रो कोशिस बनाइ नेपाल र नेपालीलाई कोरोना भाइरस रोकथाममा हातेमालोको उपयुक्त बातावरण सृजना गरी अपनत्व र उत्तरदायित्वका साथ सम्पूर्ण कृषि तथा खाद्यसंग सम्बन्धित सरोकारवालाहरूलाई आ-आफ्नो तर्फबाट सहजीकरण, समन्वय र सहकार्यको लागि हार्दिक अपिल गर्दछौं ।

मुना कृषि लिमिटेड ।

मिति: ७ बैशाख, २०७७